



## ककनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

रानिपौवा, नुवाकोट  
स्थापना: २०७३  
बागमती प्रदेश, नेपाल

### कोभिड -१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना ! ( प्रकाशित : २०७८/०८/०७ )

कोभिड -१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अबसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रमा रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई चालु आर्थिक वर्ष २०७८/७९ मा राहत स्वरूप एक पटकका लागि प्रति परिवार रू .१० हजारका दरले नगद अनुदान प्रदान गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । त्यस्तो अनुदान प्राप्त गर्न तल खण्ड ( क ) मा उल्लेखित मापदण्ड भित्र पर्ने र खण्ड ( ख ) बमोजिम अयोग्य नभएको देहाय बमोजिमका परिवारको कुनै एक मात्र सदस्यले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफू स्थायी वा अस्थायी ( न्यूनतम विगत ६ महिनादेखि ) रूपमा बस्दै आएको वडा कार्यालयमा " कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि , २०७८ " को अनुसूची -२ बमोजिमको ढाँचामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

#### ( क ) नगद राहत प्राप्त गर्न योग्य लाभग्राही :

१. विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठित क्षेत्रको मजदुर वा कामदार ,
२. खुला सडक , फुटपाथ वा चौरमा खर्पन , नाड्लो , ढोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी ,
३. दैनिक ज्याला मजदुरी गर्ने भरिया , कृषि मजदुर , गोठाला , खेताला , ज्यालादारी श्रमिक , रिक्साचालक , ठेलागाडा मजदुर , सार्वजनिक यातायातका मजदुर , पर्यटक भरिया ,
४. कोभिड १९ सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेलनु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवार ।

#### ( ख ) नगद राहत प्राप्त गर्न अयोग्य परिवार :

१. निवेदन दिँदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी , निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी , अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको ,
२. परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा ( जेष्ठ नागरिक , एकल महिला , दलित वा अपाङ्ग ) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको ,
३. सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको ,
४. प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार , प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रूपमा नगद प्राप्त गरेको परिवार । |

यससँग सम्बन्धित अन्य जानकारी नेपाल सरकार अर्थ मन्त्रालयको वेबसाइट [www.mof.gov.np](http://www.mof.gov.np) र ककनी गाउँपालिकाको वेबसाइटमा [www.kakanimun.gov.np](http://www.kakanimun.gov.np) समेत उपलब्ध रहेको व्यहोरा जानकारी गराइन्छ ।

प्रमुख प्रशासकिय अधिकृत